

नेपाल सरकार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
निजामती कर्मचारी अस्पताल

पदपूर्ति समिति

खुला/समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सम्बन्धी सूचना

सूचना नम्बर: ०३/२०७९-८०

(सूचना प्रकाशन मिति २०७९।१।३०)

लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम यस अस्पतालमा रिक्त रहेका तपसिल बमोजिमका पदहरूमा निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० को विनियम १५क, बमोजिम खुला/समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले देहायको न्यूनतम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूबाट तोकिएको म्यादभित्र रीतपूर्वक दरखास्त आव्हान गरिन्छ। रीत नपुगेको र म्याद नाघी आएको दरखास्त उपर कुनै कारवाही गरिने छैन। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अस्पतालको वेबसाइट <https://career.csh.gov.np> मार्फत अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिनु हुन यो सूचना प्रकाशन गरिएको छ।

क्र.सं.	विज्ञापन नम्बर	पद	तह	सेवा, समूह, उपसमूह	खुला/समावेशी	माग पद संख्या
१	४९/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, मेडिसिन, क्रिटिकल केयर मेडिसिन	खुला	१ (एक)
२	५०/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, मेडिसिन, मेडिकल अंकोलोजी	खुला	१ (एक)
३	५१/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, सर्जरी, अर्थोप्लास्टी एण्ड अर्थोस्कोपी	खुला	१ (एक)
४	५२/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, सर्जरी, युरोलोजी	खुला	१ (एक)
५	५३/२०७९-८०				महिला	१ (एक)
६	५४/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, सर्जरी, स्पाईनल सर्जरी	खुला	१ (एक)
७	५५/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, मेडिसिन, इन्टरनल मेडिसिन	खुला	२ (दुई)
८	५६/२०७९-८०				महिला	१ (एक)
९	५७/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, मेडिसिन, क्लिनिकल हेमाटोलोजी	खुला	१ (एक)
१०	५८/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, मेडिसिन, क्लिनिकल जेनेटिक्स	खुला	१ (एक)
११	५९/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, प्याथोलोजी, ट्रान्सप्युजन मेडिसिन	खुला	१ (एक)
१२	६०/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, प्याथोलोजी, साइटोजेनेटिक्स	खुला	१ (एक)
१३	६१/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, सर्जरी, जनरल सर्जरी	खुला	१ (एक)
१४	६२/२०७९-८०				महिला	१ (एक)
१५	६३/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, सर्जरी, अर्थोपेडिक सर्जरी	खुला	१ (एक)
१६	६४/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, फ्यामिली मेडिसिन एण्ड इमर्जेन्सी, फ्यामिली मेडिसिन एण्ड इमर्जेन्सी	खुला	१ (एक)
१७	६५/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, अटोरिनोल्यारिङ्गोलोजी, अटोरिनोल्यारिङ्गोलोजी	खुला	१ (एक)
१८	६६/२०७९-८०	बरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट	७	प्राविधिक, रेडियोलोजी, रेडियोग्राफी	खुला	१ (एक)
१९	६७/२०७९-८०	बरिष्ठ ल्याब टेक्नोलोजिष्ट	७	प्राविधिक, प्याथोलोजी, मेडिकल ल्याब टेक्नोलोजी	खुला	१ (एक)
२०	६८/२०७९-८०	नर्सिङ्ग सुपरभाईजर	७	प्राविधिक, नर्सिङ्ग, नर्सिङ्ग	खुला	१ (एक)
२१	६९/२०७९-८०	मेडिकल फिजिसिष्ट	६	प्राविधिक, मेडिसिन, रेडिएसन अंकोलोजी	खुला	१ (एक)
२२	७०/२०७९-८०				महिला	१ (एक)
२३	७१/२०७९-८०	अडियोलोजिष्ट	६	प्राविधिक, अटोरिनोल्यारिङ्गोलोजी, अटोरिनोल्यारिङ्गोलोजी	खुला	१ (एक)
२४	७२/२०७९-८०	अप्टोमेट्रिष्ट	६	प्राविधिक, अप्थाल्मोलोजी, अप्थाल्मोलोजी	खुला	१ (एक)
२५	७३/२०७९-८०	फर्मासिष्ट	६	प्राविधिक, फार्मसी, फार्मसी	खुला	१ (एक)
२६	७४/२०७९-८०	रेडियोग्राफी टेक्नोलोजिष्ट	६	प्राविधिक, रेडियोलोजी, रेडियोग्राफी	खुला	१ (एक)
२७	७५/२०७९-८०	ल्याब टेक्नोलोजिष्ट	६	प्राविधिक, प्याथोलोजी, मेडिकल ल्याब टेक्नोलोजी	खुला	१ (एक)
२८	७६/२०७९-८०				महिला	१ (एक)
२९	७७/२०७९-८०	सिस्टर	६	प्राविधिक, नर्सिङ्ग, नर्सिङ्ग	खुला	२ (दुई)
३०	७८/२०७९-८०				महिला	१ (एक)
३१	७९/२०७९-८०				आ.ज.	१ (एक)
३२	८०/२०७९-८०	रेडियोथेरापी टेक्निसियन	५	प्राविधिक, मेडिसिन, रेडिएसन अंकोलोजी	खुला	२ (दुई)
३३	८१/२०७९-८०				महिला	१ (एक)
३४	८२/२०७९-८०				आ.ज.	१ (एक)

३५	८३/२०७९-८०	फार्मसी सहायक	५	प्राविधिक, फार्मसी, फार्मसी	खुला	२ (दुई)
३६	८४/२०७९-८०				महिला	१ (एक)
३७	८५/२०७९-८०	फिजियोथेरापी सहायक	५	प्राविधिक, फिजियोथेरापी, फिजियोथेरापी	खुला	१ (एक)
३८	८६/२०७९-८०				महिला	१ (एक)
३९	८७/२०७९-८०	रेडियोग्राफर	५	प्राविधिक, रेडियोलोजी, रेडियोग्राफी	खुला	२ (दुई)
४०	८८/२०७९-८०				महिला	१ (एक)
४१	८९/२०७९-८०	ल्याब टेक्सिसियन	५	प्राविधिक, प्याथोलोजी, मेडिकल ल्याब टेक्नोलोजी	खुला	२ (दुई)
४२	९०/२०७९-८०				महिला	१ (एक)
४३	९१/२०७९-८०	स्टाफ नर्स	५	प्राविधिक, नर्सिङ्ग, नर्सिङ्ग	खुला	३१ (एकतीस)
४४	९२/२०७९-८०				महिला	८ (आठ)
४५	९३/२०७९-८०				आ.ज.	७ (सात)
४६	९४/२०७९-८०				मधेसी	६ (छ)
४७	९५/२०७९-८०				दलित	२ (दुई)
४८	९६/२०७९-८०				अपाङ्ग	१ (एक)
४९	९७/२०७९-८०				पि.क्षे.	१ (एक)
५०	९८/२०७९-८०				इलेक्ट्रिकल ओभरसियर	५
५१	९९/२०७९-८०	कम्प्युटर टेक्सिसियन	५	प्राविधिक, इन्जिनियरिङ्ग तथा मेन्टेनेन्स, कम्प्युटर	खुला	१ (एक)
५२	१००/२०७९-८०	मेडिकल रेकर्ड सहायक	५	प्रशासन, मेडिकल रेकर्ड, मेडिकल रेकर्ड	खुला	१ (एक)
५३	१०१/२०७९-८०	प्रशासन सहायक	५	प्रशासन, प्रशासन, सामान्य प्रशासन	खुला	१ (एक)
५४	१०२/२०७९-८०	डेन्टल हाईजिनिष्ट	४	प्राविधिक, डेन्टिष्ट्री, डेन्टल हाईजिन	खुला	१ (एक)
५५	१०३/२०७९-८०				महिला	१ (एक)
५६	१०४/२०७९-८०	ओ.पि.डी. असिष्टेन्ट	४	प्राविधिक, नर्सिङ्ग, ओ.पि.डी.	खुला	१ (एक)
५७	१०५/२०७९-८०				महिला	१ (एक)

१. **परीक्षाको किसिम:** लिखित प्रयोगात्मक र अन्तर्वार्ता (लिखित परीक्षाको माध्यम भाषा र किसिम सम्बन्धित पाठ्यक्रममा तोकिए बमोजिम हुने छ)।
२. **परीक्षा केन्द्र:** लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ। विस्तृत परीक्षा कार्यक्रम र परीक्षा केन्द्र लोक सेवा आयोगबाट तय भएपश्चात् प्रकाशन गरिनेछ।
३. **दरखास्त दस्तुर:** तह ९ र १० को हकमा रु. २०००/- (दुई हजार), तह ६, ७ र ८ को हकमा रु. १२००/- (एक हजार दुई सय) र तह ५ को हकमा रु. ७००/- (सात सय) र तह ४ को हकमा रु. ५००/- (पाँच सय) हुनेछ। समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारका हकमा थप प्रति समूहका लागि तह ६ देखि १० सम्मको हकमा रु. ४००/- (चार सय) र तह ४ र ५ को हकमा रु. २००/- (दुई सय) थप दस्तुर बुझाउनु पर्नेछ।
४. **दरखास्त दिने अन्तिम मिति:** २०७९।१२।२० गते र दोब्बर दस्तुर तिरी २०७९।१२। २७ गते सम्म।
५. **उम्मेदवारको उमेरको हद:** निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० को विनियम २० मा भएको व्यवस्था बमोजिम
 - (क) आठौँ र नवौँ तहको लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म एकाइस वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। तर चिकित्सक र प्राविधिक स्वास्थ्य सेवा तर्फ ४५ वर्ष उमेर ननाघेको हुनु पर्नेछ।
 - (ख) छैटौँ र सातौँ तहको लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म एकाइस वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।
 - (ग) चौधौँ र पाँचौँ तहको पदको लागि दरखास्त पेस गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएको र ३५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ।
 - (घ) महिला र अपाङ्ग उम्मेदवारको हकमा दरखास्त पेस गर्ने अन्तिम मितिसम्म ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ।
 - (ङ) निजामती कर्मचारी अस्पतालमा कार्यरत स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन।
६. **दरखास्त दस्तुर बुझाउने विधि:** दरखास्त दस्तुर अस्पतालको अनलाइन दरखास्त प्रणालीमा फर्त विद्युतीय माध्यम (eSewa, Fonepay, connect IPS) बाट बुझाउनु पर्नेछ।
७. **अपलोड गर्नु पर्ने कागजातहरू:** उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, तालिम, अनुभव, व्यवसाय अनुमति / पेशागत आवद्धता प्रमाणपत्र, शैक्षिक योग्यता (समकक्षता वा सम्बद्धता आवश्यक भए सो समेत), समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजात अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा PDF Format मा अपलोड गर्नु पर्नेछ। दरखास्तमा उल्लेखित विवरणको सम्बन्धमा उम्मेदवार स्वयम् पूर्ण जवाफदेही हुनु पर्नेछ।
८. **लिखित परीक्षा मिति:** लोक सेवा आयोगबाट विवरण प्राप्त भए पछि जानकारी गराइनेछ।
९. **अन्तर्वार्ता हुने मिति:** लिखित परीक्षाको नतिजा प्रकाशन हुँदा सूचना गरिनेछ।
१०. **तलब र सुविधा:** निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० बमोजिम हुनेछ।
११. **आवश्यक न्यूनतम योग्यता:**
 - १) प्राविधिक, मेडिसिन, क्रिटिकल केयर मेडिसिन, सिनियर रजिष्ट्रार (स्पेसलिष्ट) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट क्रिटिकल केयर मेडिसिनमा डि.एम. वा पि.एच.डी उपाधी प्राप्त गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट क्रिटिकल केयर मेडिसिनमा स्नातकोत्तर वा सो सरहको उपाधी प्राप्त गरी क्रिटिकल केयर मेडिसिनमा रजिष्ट्रार वा सो सरहको पदमा कम्तीमा ३ वर्ष सेवा गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट ईन्टरनल मेडिसिन वा एनेस्थेसियोलोजीमा स्नातकोत्तर गरी १ वर्षको क्रिटिकल केयर मेडिसिनमा फेलोसिप गरी क्रिटिकल केयर मेडिसिनमा रजिष्ट्रार वा सो सरहको पदमा कम्तीमा ३ वर्ष सेवा गरेको वा क्रिटिकल केयर मेडिसिनमा २ वर्षको फेलोसिप गरेको भए २ वर्ष सेवा गरेको।
 - २) प्राविधिक, मेडिसिन, मेडिकल अंकोलोजी, सिनियर रजिष्ट्रार (स्पेसलिष्ट) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल अंकोलोजीमा डि.एम. वा पि.एच.डी. उपाधि प्राप्त गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल अंकोलोजीमा स्नातकोत्तर वा सो सरहको उपाधी प्राप्त गरी रजिष्ट्रार वा सो सरहको पदमा कम्तीमा ३ वर्ष सेवा गरेको, वा मान्यता प्राप्त शिक्षण संस्थाबाट ईन्टरनल मेडिसिनमा स्नातकोत्तर गरी मेडिकल अंकोलोजीमा कम्तीमा १ वर्षको फेलोसिप गरी रजिष्ट्रार वा सो सरहको पदमा कम्तीमा ३ वर्ष सेवा गरेको वा मेडिकल अंकोलोजीमा २ वर्षको फेलोसिप गरेको भए २ वर्ष सेवा गरेको।
 - ३) प्राविधिक, सर्जरी, अर्थोप्लास्टी एण्ड अर्थोस्कोपी, सिनियर रजिष्ट्रार (स्पेसलिष्ट) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थोपेडिक सर्जरीमा स्नातकोत्तर गरी अर्थोप्लास्टी एण्ड अर्थोस्कोपीमा कम्तीमा १ वर्षको क्लिनिकल फेलोसिप वा सो सरहको उपाधि प्राप्त गरी रजिष्ट्रार वा सो सरहको पदमा कम्तीमा ३ वर्ष सेवा गरेको। अर्थोप्लास्टी एण्ड अर्थोस्कोपीमा २ वर्षको फेलोसिप गरेको भए २ वर्ष सेवा गरेको।
 - ४) प्राविधिक, सर्जरी, युरोलोजी, सिनियर रजिष्ट्रार (स्पेसलिष्ट) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट युरोलोजीमा एम.सि.एच. वा पि.एच.डी. उपाधि प्राप्त गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट युरोलोजीमा स्नातकोत्तर वा सो सरहको उपाधी प्राप्त गरी रजिष्ट्रार वा सो सरहको पदमा कम्तीमा ३ वर्ष काम गरेको।

- ५) प्राविधिक, सर्जरी, स्पाईनल सर्जरी, सिनियर रजिष्ट्रार (स्पेलिष्ट) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थोपेडिक सर्जरीमा स्नातकोत्तर गरी कम्तीमा १ वर्षको स्पाइन सर्जरीमा क्लिनिकल फेलोशिप गरी रजिष्ट्रार वा सो सरहको पदमा कम्तीमा ३ वर्ष काम गरेको। स्पाइन सर्जरीमा २ वर्षको फेलोशिप गरेको भए २ वर्ष सेवा गरेको।
- ६) प्राविधिक, मेडिसिन, इन्टरनल मेडिसिन, रजिष्ट्रार पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्टरनल मेडिसिनमा स्नातकोत्तर वा सो सरहको उपाधी प्राप्त गरेको।
- ७) प्राविधिक, मेडिसिन, क्लिनिकल हेमाटोलोजी, रजिष्ट्रार पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट क्लिनिकल हेमाटोलोजीमा स्नातकोत्तर वा सो सरहको उपाधी प्राप्त गरेको।
- ८) प्राविधिक, मेडिसिन, क्लिनिकल जेनेटिक्स, रजिष्ट्रार पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट क्लिनिकल जेनेटिक्समा स्नातकोत्तर वा सो सरहको उपाधी प्राप्त गरेको।
- ९) प्राविधिक, प्याथोलोजी, ट्रान्सप्लुजन् मेडिसिन, रजिष्ट्रार पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ट्रान्सप्लुजन् मेडिसिनमा स्नातकोत्तर वा सो सरहको उपाधी प्राप्त गरेको।
- १०) प्राविधिक, प्याथोलोजी, साइटोजेनेटिक्स, रजिष्ट्रार पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्याथोलोजीमा स्नातकोत्तर गरी साइटोजेनेटिक्समा कम्तीमा १ वर्षको क्लिनिकल फेलोशिप वा सो सरहको उपाधी प्राप्त गरेको।
- ११) प्राविधिक, सर्जरी, जनरल सर्जरी, रजिष्ट्रार पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट जनरल सर्जरीमा स्नातकोत्तर वा सो सरहको उपाधी प्राप्त गरेको।
- १२) प्राविधिक, सर्जरी, अर्थोपेडिक सर्जरी, रजिष्ट्रार पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थोपेडिक सर्जरीमा स्नातकोत्तर वा सो सरहको उपाधी प्राप्त गरेको।
- १३) प्राविधिक, फ्यामिली मेडिसिन एण्ड इमर्जेन्सी, फ्यामिली मेडिसिन एण्ड इमर्जेन्सी, रजिष्ट्रार पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट फ्यामिली मेडिसिन एण्ड इमर्जेन्सीमा स्नातकोत्तर वा सो सरहको उपाधी प्राप्त गरेको।
- १४) प्राविधिक, अटोरिनोल्यारिड्योलोजी, अटोरिनोल्यारिड्योलोजी, रजिष्ट्रार पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अटोरिनोल्यारिड्योलोजीमा स्नातकोत्तर वा सो सरहको उपाधी प्राप्त गरेको।
- १५) प्राविधिक, रेडियोलोजी, रेडियोग्राफी, बरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफीमा स्नातकोत्तर गरेको र नेपाल सरकारको वा प्रचलित कानून बमोजिम दर्ता भएको सस्थामा रेडियोग्राफी टेक्नोलोजिष्ट वा सो सरहको पदमा कम्तीमा २ वर्ष सेवा गरेको वा रेडियोग्राफीमा स्नातक गरी नेपाल सरकारको वा प्रचलित कानून बमोजिम दर्ता भएको सस्थामा रेडियोग्राफी टेक्नोलोजिष्ट वा सो सरहको पदमा कम्तीमा ४ वर्ष सेवा गरेको।
- १६) प्राविधिक, प्याथोलोजी, मेडिकल ल्याब टेक्नोलोजी, बरिष्ठ ल्याब टेक्नोलोजिष्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल ल्याब टेक्नोलोजीमा स्नातकोत्तर गरेको र नेपाल सरकार वा प्रचलित कानून बमोजिम दर्ता भएको कम्तीमा 'बि' श्रेणीको प्रयोगशालामा मेडिकल ल्याब टेक्नोलोजिष्ट वा सो सरहको पदमा कम्तीमा २ वर्ष ल्याब सम्बन्धी काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल ल्याब टेक्नोलोजीमा स्नातक गरी नेपाल सरकार वा प्रचलित कानून बमोजिम दर्ता भएको कम्तीमा 'सि' श्रेणीको प्रयोगशालामा मेडिकल ल्याब टेक्नोलोजिष्ट वा सो सरहको पदमा कम्तीमा ४ वर्ष ल्याब सम्बन्धी सेवा गरेको।
- १७) प्राविधिक, नर्सिङ्ग, नर्सिङ्ग, नर्सिङ्ग सुपरभाईजर पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ्गमा स्नातकोत्तर गरेको र नेपाल सरकारको वा प्रचलित कानून बमोजिम दर्ता भएको अस्पतालमा नर्सिङ्ग अधिकृत वा सो सरहको पदमा कम्तीमा २ वर्ष सेवा गरेको वा नर्सिङ्गमा स्नातक गरी नेपाल सरकार वा प्रचलित कानून बमोजिम दर्ता भएको अस्पतालमा नर्सिङ्ग अधिकृत वा सो सरहको पदमा कम्तीमा ४ वर्ष सेवा गरेको।
- १८) प्राविधिक, मेडिसिन, रेडिएसन अंकोलोजी, मेडिकल फिजिसिष्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा मेडिकल फिजिक्समा वि.एस.सी. उत्तीर्ण गरेको।
- १९) प्राविधिक, अटोरिनोल्यारिड्योलोजी, अटोरिनोल्यारिड्योलोजी, अडियोलोजिष्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अडियोलोजीमा स्नातक वा सोसरहको उपाधि प्राप्त गरेको।
- २०) प्राविधिक, अथात्मोलोजी, अथात्मोलोजी, अटोमेट्रिष्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अटोमेट्रीमा स्नातक वा सोसरहको उपाधि प्राप्त गरेको।
- २१) प्राविधिक, फार्मसी, फार्मसी, फार्मसिष्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मसीमा स्नातक उत्तीर्ण गरेको।
- २२) प्राविधिक, रेडियोलोजी, रेडियोग्राफी, रेडियोग्राफी टेक्नोलोजिष्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफीमा स्नातक उत्तीर्ण गरेको।
- २३) प्राविधिक, प्याथोलोजी, मेडिकल ल्याब टेक्नोलोजी, ल्याब टेक्नोलोजिष्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल ल्याब टेक्नोलोजीमा स्नातक उत्तीर्ण गरेको।
- २४) प्राविधिक, नर्सिङ्ग, नर्सिङ्ग, सिस्टर पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ्गमा स्नातकोत्तर उपाधी प्राप्त गरेको वा नर्सिङ्गमा स्नातक गरी नर्सिङ्ग सम्बन्धी कम्तीमा २ वर्षको अनुभव भएको।
- २५) प्राविधिक, मेडिसिन, रेडिएसन अंकोलोजी, रेडियोथेरापी टेक्सिसियन पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोथेरापीमा प्रमाणपत्र तह वा सोसरहको उपाधि प्राप्त गरेको।
- २६) प्राविधिक, फार्मसी, फार्मसी, फार्मसी सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मसीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको।
- २७) प्राविधिक, फिजियोथेरापी, फिजियोथेरापी, फिजियोथेरापी सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट फिजियोथेरापीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको।
- २८) प्राविधिक, रेडियोग्राफी, रेडियोग्राफी, रेडियोग्राफर पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको।
- २९) प्राविधिक, प्याथोलोजी, मेडिकल ल्याब टेक्नोलोजी, ल्याब टेक्सिसियन पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल ल्याब टेक्नोलोजीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको।
- ३०) प्राविधिक, नर्सिङ्ग, नर्सिङ्ग, स्टाफ नर्स पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ्गमा प्रमाणपत्र तह उत्तीर्ण गरेको।
- ३१) प्राविधिक, इन्जिनियरिङ्ग तथा मेन्टिनेन्स, इलेक्ट्रिकल, इलेक्ट्रिकल ओभरसियर पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको।
- ३२) प्राविधिक, इन्जिनियरिङ्ग तथा मेन्टिनेन्स, कम्प्युटर, कम्प्युटर टेक्सिसियन पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह उत्तीर्ण गरी ६ महिने कम्प्युटर तालिम (office Package, HTML, Email & Internet, Windows, Networking आदी) प्राप्त गरेको।
- ३३) प्रशासन, मेडिकल रेकर्ड, मेडिकल रेकर्ड, मेडिकल रेकर्ड सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र मा स्नातक वा सो सरहको उपाधी हासिल गरेको र छ महिनाको कम्प्युटर सम्बन्धी तालीम प्राप्त गरेको।
- ३४) प्रशासन, प्रशासन, सामान्य प्रशासन, प्रशासन सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरहको उपाधी हासिल गरेको र कम्प्युटर सम्बन्धी छ महिनाको तालीम प्राप्त गरेको।
- ३५) प्राविधिक, डेन्टल, डेन्टल हाईजिन, डेन्टल हाईजिनिष्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा १८ महिने डेन्टल हाईजिनको कोर्स उत्तीर्ण गरेको।
- ३६) प्राविधिक, नर्सिङ्ग, ओ.पि.डी., ओ.पि.डी. असिष्टेन्ट पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सिएमए वा अनमीको उपाधी प्राप्त गरेको।

१२. उम्मेदवारले पेस गर्नु पर्ने कागजात तथा अनुभव सम्बन्धमा विशेष निर्देशन: दरखास्त दिन चाहने उम्मेदवारहरूले दरखास्त दिने समयमा देहाय अनुसारका कागजातहरू तयार गरी पेस गर्नुपर्ने छ। लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताको लागि छनोट भए पछि अन्तर्वार्ता दिन आउँदा त्यस्ता कागजातहरूको सक्कल सहित आफैले प्रमाणित गरेको प्रतिलिपि समेत साथमा लिई आउनु पर्ने छ। उल्लिखित कागजातहरू दरखास्त दिने समयमा नै उम्मेदवारसँग रहेको नभएमा जुनसुकै समयमा दरखास्त रद्द हुन सक्ने छ।

(क) समावेशीसमूहफेदरखास्त दिने उम्मेदवारहरूको लागि आवश्यक पर्ने थप कागजातहरू:

- (अ) आदिवासी/जनजातीको हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा तर उक्त ऐनमा सूचीकृत भएको जातिभित्र एक भन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराएको कागजात,
- (आ) मधेशीको हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेशी भनि प्रमाणित गरेका कागजात, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेशी भनि प्रमाणित गराएको कागजात,
- (इ) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएका जातिका हकमा सोही सूचीको आधारमा, तर राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएका जातिभित्र एक भन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएका जाति भित्रका थर भनि प्रमाणित गराएको कागजात,
- (ई) अपाङ्गका हकमा समाज कल्याण परिषदबाट जारी भएको अपाङ्गता परिचयपत्र वा अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ४ को उपदफा ३ बमोजिम अपाङ्गताको वर्गिकरण उल्लेख गरी सम्बन्धित स्थानीय तहबाट जारी भएको अपाङ्गता परिचय पत्र।
- (उ) पिछडिएको क्षेत्रको (पि.क्षे.) का हकमा निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० को विनियम १५क. को उप विनियम ५ को स्पष्टिकरण खण्ड १ मा उल्लेख भएका जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरिएको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित स्थानीय तहबाट हाल सोही स्थानमा स्थायी बसोबास भएको भनि प्रमाणित गरेको कागजात दरखास्त फारम भन्ने दिन भन्दा ३ (तिन) महिना अगाडि सम्मको सिफारिसको आधारमा। स्थायी बसोबास भएको जिल्ला बाहेक

अन्यत्र जिल्लाबाट नागरिकता लिएको भएमा सो गर्नु पर्नाको कारण उल्लेख भएको पत्र नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट लिएको वा पिछडिएको क्षेत्रभित्र पर्ने जिल्लामा विवाह गरी वा बसाइसराइ गरी गएको भएमा विवाहको हकमा विवाह दर्ता प्रमाणपत्र र बसाइसराइको हकमा छाडेको र गएको स्थानीय तह/निकायको बसाइसराइ गरेको खुल्ने कागजात ।

१३. विविध:

- (क) दरखास्त दिन पाउने अन्तिम मितिसम्ममा न्यूनतम शैक्षिक योग्यता, सेवा अवधि, उमेर, अनुभव पूरा भएको हुनु पर्नेछ । दोब्बर दस्तुरको म्यादलाई यस प्रयोजनको लागि गणना गरिने छैन ।
 - (ख) निजामती कर्मचारी अस्पतालमा बहालवाला स्थायी कर्मचारीले समान तहको पदमा उम्मेदवार बन्न पाउने छैन ।
 - (ग) निजामती कर्मचारी अस्पतालद्वारा तोकिएको म्याद भित्र पेस नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
 - (घ) विदेशी संस्थाबाट शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरूले दरखास्त दिने अन्तिम मिति भित्र सम्बन्धित निकायबाट समकक्षता निर्धारण गराई सो कागजात स्क्यान गरी निर्धारित स्थानमा अपलोड गर्नु पर्नेछ ।
 - (ङ) उम्मेदवारले प्रवेशपत्रमा आफु उम्मेदवार हुने किसिम/ समूहहरूको विवरण निर्धारित ढाँचामा अनिवार्य रूपले खुलाउनु पर्नेछ,
 - (च) परीक्षामा परीक्षार्थीले अनिवार्य रूपमा कालो मसीको मात्र प्रयोग गर्नुपर्नेछ,
 - (छ) अद्यावधिक पाठ्यक्रम निजामती कर्मचारी अस्पतालको वेबसाइट <https://career.csh.gov.np> बाट प्राप्त गर्न सकिनेछ ।
 - (ज) लिखित परीक्षामा आउँदा उम्मेदवारले आफ्नो प्रवेश पत्र अस्पतालको अनलाइन दरखास्त प्रणालीबाट आफैले डाउनलोड गरी लिइ आउनु पर्नेछ ।
 - (झ) विज्ञापन सम्बन्धमा थप केही कुरा बुझ्न परेमा मोबाईल नम्बर ९८५७०६४७२० मा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सम्पर्क गर्न सकिनेछ।
- नोट: यो सूचनामा उल्लेख भएको बिषयमा सूचना बमोजिम र उल्लेख नभएको बिषयमा निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० र प्रचलित कानून बमोजिम हुनेछ ।**

सदस्य सचिव
पदपूर्ति समिति

नेपाल सरकार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
निजामती कर्मचारी अस्पताल

पदपूर्ति समिति

सिमित प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सम्बन्धी सूचना

सूचना नम्बर: ०१/२०७९-८०

(सूचना प्रकाशन मिति २०७९।१।३०)

लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम यस अस्पतालमा रिक्त रहेका तपसिल बमोजिमका पदहरूमा निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० को विनियम ३०क, बमोजिम सिमित प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले वेदायको योग्यता पुगेका उम्मेदवारहरूबाट तोकिएको म्यादभित्र रीतपूर्वक दरखास्त आव्हान गरिन्छ। रीत नपुगेको र म्याद नाघी आएको दरखास्त उपर कुनै कारवाही हुने छैन। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अस्पतालको वेबसाइट <https://career.csh.gov.np> माफत अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिनु हुन यो सूचना प्रकाशन गरिएको छ।

क्र.सं.	विज्ञापन नम्बर	पद	तह	सेवा, समूह, उपसमूह	माग पद संख्या
१	१/२०७९-८०	कन्सल्ट्यान्ट	१०	प्राविधिक, मेडिसिन, इन्टरनल मेडिसिन	१ (एक)
२	२/२०७९-८०	कन्सल्ट्यान्ट	१०	प्राविधिक, रेडियोलोजी, रेडियोडाईनोसिस एण्ड इमेजिङ्ग	१ (एक)
३	३/२०७९-८०	कन्सल्ट्यान्ट	१०	प्राविधिक, अब्सट्रेक्ट्स एण्ड गाईनेकोलोजी, अब्सट्रेक्ट्स एण्ड गाईनेकोलोजी	१ (एक)
४	४/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, मेडिसिन, इन्टरनल मेडिसिन	३ (तीन)
५	५/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, मेडिसिन, क्लिनिकल हेमेटोलोजी	१ (एक)
६	६/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, सर्जरी, जनरल सर्जरी	२ (दुई)
७	७/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, सर्जरी, अर्थोपेडिक सर्जरी	१ (एक)
८	८/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, फ्यामिली मेडिसिन एण्ड इमर्जेन्सी, फ्यामिली मेडिसिन एण्ड इमर्जेन्सी	१ (एक)
९	९/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, अब्सट्रेक्ट्स एण्ड गाईनेकोलोजी, अब्सट्रेक्ट्स एण्ड गाईनेकोलोजी	१ (एक)
१०	१०/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, मेडिसिन, इन्टरनल मेडिसिन	४ (चार)
११	११/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, सर्जरी, जनरल सर्जरी	२ (दुई)
१२	१२/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, सर्जरी, अर्थोपेडिक सर्जरी	३ (तीन)
१३	१३/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, रेडियोलोजी, रेडियोडाईनोसिस एण्ड इमेजिङ्ग	४ (चार)
१४	१४/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, पेडियाट्रिक्स, पेडियाट्रिक मेडिसिन	३ (तीन)
१५	१५/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, एनेस्थसियोलोजी, एनेस्थसियोलोजी	३ (तीन)
१६	१६/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, फ्यामिली मेडिसिन एण्ड इमर्जेन्सी, फ्यामिली मेडिसिन एण्ड इमर्जेन्सी	३ (तीन)
१७	१७/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, मेडिसिन, रेडिएसन अंकोलोजी	२ (दुई)
१८	१८/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, डर्माटोलोजी, डर्माटोलोजी	२ (दुई)
१९	१९/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, प्याथोलोजी, जनरल प्याथोलोजी	३ (तीन)
२०	२०/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, अटोरिनोल्यारिङ्गोलोजी, अटोरिनोल्यारिङ्गोलोजी	१ (एक)
२१	२१/२०७९-८०	रजिष्ट्रार	८	प्राविधिक, अब्सट्रेक्ट्स एण्ड गाईनेकोलोजी, अब्सट्रेक्ट्स एण्ड गाईनेकोलोजी	४ (चार)
२२	२२/२०७९-८०	फिजियोथेरापिष्ट	६	प्राविधिक, फिजियोथेरापी, फिजियोथेरापी	१ (एक)
२३	२३/२०७९-८०	रेडियोग्राफी टेक्नोलोजिष्ट	६	प्राविधिक, रेडियोलोजी, रेडियोग्राफी	१ (एक)
२४	२४/२०७९-८०	प्रशासकीय अधिकृत	६	प्रशासन, प्रशासन, सामान्य प्रशासन	१ (एक)
२५	२५/२०७९-८०	फार्मसी सहायक	५	प्राविधिक, फार्मसी, फार्मसी	५ (पाँच)
२६	२६/२०७९-८०	फिजियोथेरापी सहायक	५	प्राविधिक, फिजियोथेरापी, फिजियोथेरापी	२ (दुई)
२७	२७/२०७९-८०	रेडियोग्राफर	५	प्राविधिक, रेडियोग्राफी, रेडियोग्राफी	७ (सात)
२८	२८/२०७९-८०	ल्याब टेक्निसियन	५	प्राविधिक, प्याथोलोजी, मेडिकल ल्याब टेक्नोलोजी	२१ (एक्काईस)
२९	२९/२०७९-८०	स्टाफ नर्स	५	प्राविधिक, नर्सिङ्ग, नर्सिङ्ग	८३ (त्रियासी)
३०	३०/२०७९-८०	बायोमेडिकल टेक्निसियन	५	प्राविधिक, ईन्जिनियरिङ्ग एण्ड मेन्टेनेन्स, बायोमेडिकल	१ (एक)
३१	३१/२०७९-८०	प्रशासन सहायक	५	प्रशासन, प्रशासन, सामान्य प्रशासन	१ (एक)
३२	३२/२०७९-८०	डेन्टल हाईजेनिष्ट	४	प्राविधिक, डेन्टिष्ट्री, डेन्टल हाईजेनि	२ (दुई)

३३	३३/२०७९-८०	ओ.पि.डी. अस्पिटेल	४	प्राविधिक, नर्सिङ्ग, ओ.पि.डी.	२४ (चौबिस)
३४	३४/२०७९-८०	प्रशासन उपसहायक	४	प्रशासन, प्रशासन, सामान्य प्रशासन	१२ (बाह्र)
३५	३५/२०७९-८०	लेखा उपसहायक	४	प्रशासन, प्रशासन, आर्थिक प्रशासन	५ (पाँच)
३६	३६/२०७९-८०	प्लम्बर	प्रारम्भिक	प्राविधिक, ईन्जिनियरीङ्ग तथा मेन्टिनेन्स, स्यानिटेसन	१ (एक)
३७	३७/२०७९-८०	सवारी चालक	प्रारम्भिक	प्रशासन, प्रशासन, सवारी चालक	३ (तीन)

१. **परीक्षाको किसिम:** लिखित, प्रयोगात्मक र अन्तर्वार्ता (लिखित परीक्षाको माध्यम भाषा र किसिम सम्बन्धित पाठ्यक्रममा तोकिए बमोजिम हुने छ)।
१. **परीक्षा केन्द्र:** लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ। विस्तृत परीक्षा कार्यक्रम र परीक्षा केन्द्र लोक सेवा आयोगबाट तय भएपश्चात् प्रकाशन गरिनेछ।
२. **दरखास्त दस्तुर:** तह ९ र १० को हकमा रु. २०००।- (दुई हजार), तह ६, ७ र ८ को हकमा रु. १२००।- (एक हजार दुई सय), तह ५ को हकमा रु. ७००।- (सात सय), तह ४ को हकमा रु. ५००।- (पाँच सय) र प्रारम्भिक तहको हकमा रु. ३०० (तीन सय) हुनेछ।
३. **दरखास्त दिने अन्तिम मिति:** २०७९।१२।२० गते र दोब्बर दस्तुर तिरी २०७९।१२। २७ गते सम्म।
४. **दरखास्त दस्तुर बुझाउने विधि:** दरखास्त दस्तुर अस्पतालको अनलाइन दरखास्त प्राणालीमार्फत विद्युतीय माध्यम (eSewa, Fonepay वा connect IPS) बाट बुझाउनु पर्नेछ।
५. **अपलोड गर्नु पर्ने कागजातहरू:** उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, तालिम, अनुभव, व्यवसाय अनुमति प्रमाणपत्र, शैक्षिक योग्यता (समकक्षता वा सम्बद्धता आवश्यक भए सो समेत), निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) (दोस्रो संशोधन) विनियमावली, २०७७ प्रारम्भ हुनु अघि खुला प्रतिस्पर्धाका आधारमा सेवाको पदमा करारमा नियुक्ती भई विनियम ३० क. (१) बमोजिम दरखास्त दिने अन्तिम मिति सम्ममा चार बर्ष सेवा अवधि पुरा गरेको प्रमाण लगायत विज्ञापनमा तोकिएका कागजात अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा PDF Format मा अपलोड गर्नु पर्नेछ। दरखास्तमा उल्लेखित विवरणको सम्बन्धमा उम्मेदवार स्वयम् पूर्ण जवाफदेही हुनु पर्नेछ।
६. **लिखित परीक्षा मिति:** लोक सेवा आयोगबाट विस्तृत परीक्षा कार्यक्रम तय भएपश्चात् प्रकाशन गरिनेछ।
७. **अन्तर्वार्ता हुने मिति:** लिखित परीक्षाको नतिजा प्रकाशन हुँदा सूचना गरिनेछ।
८. **तलव र सुविधा:** निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० बमोजिम हुनेछ।
९. **आवश्यक न्यूनतम योग्यता:** निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) (दोस्रो संशोधन) विनियमावली, २०७७ प्रारम्भ हुनु अघि खुला प्रतिस्पर्धाका आधारमा सेवाको पदमा करारमा नियुक्ती भई विनियम ३० क. (१) बमोजिम दरखास्त दिने अन्तिम मिति सम्ममा चार बर्ष सेवा अवधि पुरा गरेका यस अस्पतालमा कार्यरत कर्मचारी।
१०. **उम्मेदवारले पेस गर्नु पर्ने कागजात तथा अनुभव सम्बन्धमा विशेष निर्देशन:** दरखास्त दिन चाहने उम्मेदवारहरूले दरखास्त दिने समयमा देहाय अनुसारका कागजातहरू तयार गरी पेस गर्नुपर्ने छ। लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताको लागि छनोट भए पछि अन्तर्वार्ता दिन आउँदा त्यस्ता कागजातहरूको सक्कल सहित आफैले प्रमाणित गरेको प्रतिलिपि समेत साथमा लिई आउनु पर्ने छ। उल्लिखित कागजातहरू दरखास्त दिने समयमा नै उम्मेदवारसँग रहेको नभएमा जुनसुकै समयमा दरखास्त रद्द हुन सक्ने छ।
११. **विविध:**
 - (क) दरखास्त दिन पाउने अन्तिम मिति सम्ममा तोकिएको सेवा अवधि पूरा भएको हुनु पर्नेछ।
 - (ख) निजामती कर्मचारी अस्पतालद्वारा तोकिएको म्याद भित्र पेस नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन।
 - (ग) विदेशी संस्थाबाट शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरूले दरखास्त दिने अन्तिम मिति भित्र सम्बन्धित निकायबाट समकक्षता (equivalence) निर्धारण गराई सो कागजात स्वयान गरी निर्धारित स्थानमा अपलोड गर्नु पर्नेछ।
 - (घ) उम्मेदवारले प्रवेशपत्रमा आफु उम्मेदवार हुने किसिम/ समूहहरूको विवरण निर्धारित ढाँचामा अनिवार्य रूपले खुलाउनु पर्नेछ।
 - (ङ) परीक्षामा परीक्षार्थीले अनिवार्य रूपमा कालो मसीको मात्र प्रयोग गर्नुपर्नेछ,
 - (च) सिमित प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम निजामती कर्मचारी अस्पतालको वेबसाइट <https://csh.gov.np> बाट प्राप्त गर्न सकिनेछ।
 - (छ) लिखित परीक्षामा आउँदा उम्मेदवारले आफ्नो प्रवेश पत्र अस्पतालको अनलाइन दरखास्त प्रणालीबाट आफैले डाउनलोड गरी लिई आउनु पर्नेछ।

नोट: यो सूचनामा उल्लेख भएको बिषयमा सूचना बमोजिम र उल्लेख नभएको बिषयमा निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० र प्रचलित कानून बमोजिम हुनेछ।

सदस्य सचिव
पदपूर्ति समिति

निजामती कर्मचारी अस्पताल
पदपूर्ति समिति

कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवा सम्बन्धी सूचना

सूचना नम्बर: ०२/२०७९-८०

(सूचना प्रकाशन मिति २०७९।११।३०)

लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० को विनियम १५ क. बमोजिम तपसिलका पदमा कार्यक्षमताको मूल्यांकनको आधारमा हुने बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले विनियमावली बमोजिम तोकिएको योग्यता पूरा गरेका यस अस्पतालमा कार्यरत सम्भाव्य उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र निजामती कर्मचारी अस्पताल, प्रशासन शाखा, मिनभवन, बानेश्वरमा दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

क्र.सं.	विज्ञापन नम्बर	पद	तह	सेवा, समूह	माग पद संख्या	आवश्यक न्यूनतम योग्यता
१	३८/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, मेडिसिन, पल्मोनोलोजी	१ (एक)	निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० को विनियम ४४ बमोजिमको सेवा अवधि र शैक्षिक योग्यता पूरा गरेको ।
२	३९/२०७९-८०	प्रमुख डेन्टल सर्जन	९	प्राविधिक, डेन्टिष्ट्री, डेन्टल सर्जरी	१ (एक)	
३	४०/२०७९-८०	सिनियर रजिष्ट्रार (स्पेसलिष्ट)	९	प्राविधिक, एनेस्थेसियोलोजी, एनेस्थेसियोलोजी	१ (एक)	
४	४१/२०७९-८०	बरिष्ठ बायोमेडिकल टेक्सिसियन	५	प्राविधिक, ईन्जिनियरिङ्ग तथा मेन्टेनेन्स, बायोमेडिकल	२ (दुई)	
५	४२/२०७९-८०	बरिष्ठ ल्याब टेक्सिसियन	५	प्राविधिक, प्याथोलोजी / मेडिकल ल्याब टेक्नोलोजी	६(छ)	
६	४३/२०७९-८०	बरिष्ठ फार्मसी सहायक	५	प्राविधिक, फार्मसी, फार्मसी	६ (छ)	
७	४४/२०७९-८०	बरिष्ठ रेडियोग्राफर	५	प्राविधिक, रेडियोलोजी, रेडियोग्राफी	३ (तीन)	
८	४५/२०७९-८०	बरिष्ठ स्टाफ नर्स	५	प्राविधिक, नर्सिङ्ग, नर्सिङ्ग	१६ (सोह)	
९	४६/२०७९-८०	बरिष्ठ ओ.पि.डि. असिस्टेन्ट	५	प्राविधिक, नर्सिङ्ग, ओ.पि.डी.	४ (चार)	
१०	४७/२०७९-८०	प्रशासन सहायक	५	प्रशासन, प्रशासन, सामान्य प्रशासन	१ (एक)	
११	४८/२०७९-८०	बरिष्ठ प्लम्बर	प्रारम्भिक	प्राविधिक, इन्जिनियरिङ्ग तथा मेन्टेनेन्स, स्यानिटेसन	१ (एक)	

द्रष्टव्य:

- दरखास्त फाराम अस्पतालको वेबसाइट <https://csh.gov.np> बाट download गर्नुपर्नेछ ।
 - उम्मेदवारले दरखास्त फारामको सम्पूर्ण महलहरूमा उल्लेख भए बमोजिमका विवरणहरू स्पष्ट खुलाउनुपर्नेछ ।
 - विदेशी संस्थाबाट शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेका उम्मेदवारहरूले दरखास्त दिने अन्तिम मिति भित्र सम्बन्धित निकायबाट समकक्षता (Equivalence) निर्धारण गराएको हुनुपर्दछ ।
 - निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० को विनियम ४५ बमोजिम बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन अयोग्य नभएको हुनुपर्दछ ।
 - तोकिएको अवधिभित्र दरखास्त पेश नगरेमा त्यस्तो उम्मेदवारलाई सम्भाव्य उम्मेदवारको रूपमा समावेश गरिने छैन ।
 - बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० को विनियम ४४ बमोजिमको सेवा अवधि र योग्यता पूरा गरेको हुनुपर्नेछ ।
 - नबिल बैंक स्थित निजामती कर्मचारी अस्पतालको चलती खाता नं. ०११००१३०११००१ मा दरखास्त दस्तुर बापत तह ९ को हकमा रु. २०००१- (दुई हजार), तह ५ को हकमा रु. ७००१- (सात सय) र प्रारम्भिक तहको हकमा रु. ३००१- (तीन सय) जम्मा गरी सो को सककलै भौचर दरखास्त फारामसाथ संलग्न गर्नु पर्नेछ ।
 - आवश्यक न्यूनतम योग्यता पूरा नभएको, रीत नपुगेको र म्याद नाघी आएको दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
- नोट:** यो सूचनामा उल्लेख भएको बिषयमा सूचना बमोजिम र उल्लेख नभएको बिषयमा निजामती कर्मचारी अस्पताल (कर्मचारीहरूको सेवाका शर्त र सुविधा) विनियमावली, २०७० र प्रचलित कानून बमोजिम हुनेछ ।

सदस्य सचिव
पदपूर्ति समिति